


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३  
बमोजिम सार्वजनिक गरिएको

## स्वतः प्रकाशन गर्नु पर्ने विवरणहरु (Proactive Disclosure)

२०८२ वैशाख १ गते देखि २०८२ असार मसान्त सम्म



**कृष्णनगर नगरपालिका**  
**नगरकार्यपालिकाको कार्यालय, कृष्णनगर**



## १. कार्यालयको स्वरूप र प्रकृति :

- कृष्णनगर नगरपालिका सामुद्रिक सतह, देखि ९४ मिटर देखि ११७ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ।
- भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अक्षांश रद२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ।
- यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका, दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ।
- नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पुर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थीत रहेको छ।
- नगरपालिकाको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा झंडे खाँ नामक व्यक्तिले बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो।
- कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उँहाकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उँहा कै नामबाट नै त्यस बस्तको नाम कृष्णनगर रहन गएको।
- तत्कालिन ३ वटा गा.वि.स. कृष्णनगर, शिवनगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिका स्थापना भएको २०७० सालमा र २०७४ सालमा आएर थप ७ वटा गा.वि.हरू भिलमी, पुर्णेत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर, रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर अहिले कृष्णनगर नगरपालिका बनेको छ।

## २. कार्यालयको काम कर्तव्य र अधिकार :

**कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट सम्पादन गरिने प्रमुख कार्यहरु :**

- ❖ स्थानीय स्तरमा कामकाज गर्न आवश्यक पर्ने ऐन, कानून, निति नियम, कार्यविधि, मापदण्डको निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्य।
- ❖ संघ, प्रदेश तथा स्थानीय स्रोतबाट प्राप्त बजेटको आय व्यय सम्बन्धी सम्पुर्ण व्यवस्थापन।
- ❖ सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- ❖ संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय कर, सेवा शुल्क तथा दस्तुर (सम्पत्ति कर, घर बैहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन निर्धारण सम्बन्धी कार्य।
- ❖ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- ❖ स्थानीय तथ्याकं र अभिलेख सकलन सम्बन्धी कार्य।
- ❖ स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी कार्य।



- ❖ प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत वैकल्पिक शिक्षावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र वैश्यषीकृत सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन सम्बन्धी कार्य ।
- ❖ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी कार्य ।
- ❖ स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी कार्य ।
- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाइ सम्बन्धी कार्य ।
- ❖ नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सम्बन्धी कार्य ।
- ❖ सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ वेरोजगारको तथ्याकं सकंलन, रोजगारी श्रृङ्जना सम्बन्धी कार्य ।
- ❖ कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी कार्य ।
- ❖ खानेपानी, वैकल्पिक उर्जासम्बन्धी कार्य ।
- ❖ विपद व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी कार्य ।
- ❖ खेलकुद संचालन, व्यवस्थापन भौतिक संरचनाको निर्माण सम्बन्धी कार्य ।
- ❖ स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण सम्बन्धी कार्य ।
- ❖ विद्युत, खानेपानी तथा सिचाइ जस्ता सेवाहरू सम्बन्धी कार्य ।
- ❖ सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी, पर्यटन शुल्क सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ।
- ❖ व्यक्तिगत घटना दर्ताको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।
- ❖ स्थानीय स्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माणसम्बन्धी कार्य ।
- ❖ सुकूम्बासीको पहिचान र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयलटीको सकंलन तथा बाढफाट सम्बन्धी कार्य ।
- ❖ संघ, संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्य ।
- ❖ वडा भित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य ।
- ❖ तथ्याकं अद्यावधिक तथा संरक्षण सम्बन्धी कार्य ।
- ❖ विकास कार्य गर्ने ।
- ❖ विभिन्न सिफारिस तथा प्रमाणित गर्ने सम्बन्धी कार्य ।
- ❖ अन्य कुनै कार्यालयको कार्य क्षेत्र भित्रमा नपरेको आवश्यकता अनुसारको नेपाल सरकारको कार्य

३. कृष्णनगर नगरपालिकायां स्वीकृत दरबन्दी तेरेज विवरण :

कृष्णनगर नगरपालिका कपिलवस्तु

नगर कार्यपालिकाको कार्यपालिका विधमान दरबन्दी तेरेज

क्र.सं.	पद	तह	सेवा	सम्हृ	उपसम्हृ	स्वीकृत दरबन्दी	अन्य सेवाबाट समायोजन हुने दरबन्दी	बाकी दरबन्दी	फैक्ट्यत
१	प्रभुख प्रशासकीय अधिकृत	१०	प्रशासन	सा.प्र.		१			
२	अधिकृत	१/१०	शिक्षा	शि.प्र.		१			
३	सि.डि.ई.	१/१०	इन्जिन.	सिभिल		१			
४	अधिकृत	७/८	प्रशासन	सा.प्र.		१			
५	लेखा अधिकृत	७/८	प्रशासन	लेखा		१			
६	अधिकृत	७/८	शिक्षा	शि.प्र.		१			
७	जन स्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.		१			
८	इन्जिनियर	७/८	इन्ज.	सिभिल	वि.ए.आ.	१			
९	इन्जिनियर	७/८	इन्ज.	सिभिल		१			
१०	आ.ले.प. अधिकृत	६	प्रशासन	लेखा		१			
११	अधिकृत	६	प्रशासन	सा.प्र.		३			
१२	प.हे.न.	५/६	स्वास्थ्य	क.न.		१			
१३	हेल्थ आसिस्टेन्ट	५/६	स्वास्थ्य	हे.ई.		१			
१४	सहायक	५	प्रशासन	सा.प्र.		५			



		प्रशासन	लेखा	प्रशासन	लेखा
१५	लेखा सहायक	५		१	१
१६	प्रा.स.	५	शिक्षा शि.प्र.	१	१
१७	सव-इन्जिनियर	५	इन्जि. सिंचित	२	
१८	कम्प्युटर ऑपरेटर	५	विविध	१	१
१९	महिला विकास निरीक्षक	५	विविध	१	१
२०	सर्वेक्षक	५	इन्जि. सर्वे	१	१
२१	सहायक	४	प्रशासन सा.प्र.	३	३
२२	स.लो.पा.	४	प्रशासन लेखा	१	१
२३	सहायक महिला विकास निरीक्षक	४	विविध	१	
कार्यालय तरफ जम्मा					
बड़ा कार्यालय (१२ बटा)					
१	सहायक	५ औं	प्रशासन सा.प्र.	५	५
२	सव-इन्जिनियर	५ औं	इन्जि. सिंचित	५	५
३	सहायक	चौथो	प्रशासन सा.प्र.	७	४
४	अ. सव-इन्जिनियर	चौथो	इन्जि. सिंचित	७	४
बड़ा कार्यालय तरफ जम्मा					
कुल जम्मा					
		५६		३२	

## ४. नागरिक वडापत्र

क्र.सं.	सेवा सुविधाका नाम	सेवा लिने प्रक्रियाचाहिने कागजातहरु	लाघे सेवा शुल्क तथा दस्तुर	लाघे समय	जिम्मेवार पदाधिकार
१.	नागरिकताको सिफारिश प्रमाणपत्रको सिफारिश	नागरिकताको लागि सिफारिश पाउ भनि दिएको निवेदनअनुमती / फारम -दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो -जस्त लिति बुलेको जन्मदतीको प्रमाण पत्र+शक्तिक योग्यताको चारिचिक प्रमाणको फोटोकपी, -बासाइसराई भै आएको हकमा वसाइ सराइ प्रमाणपत्रको फोटोकपी,	नागरिकताको लागि सिफारिश पाउ भनि दिएको निवेदनअनुमती / फारम -दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो -जस्त लिति बुलेको जन्मदतीको प्रमाण पत्र+शक्तिक योग्यताको चारिचिक प्रमाणको फोटोकपी, -बासाइसराई भै आएको हकमा वसाइ सराइ प्रमाणपत्रको फोटोकपी,	निःशुल्क	सोहि दिन
२.	नागरिकताको प्रमाणपत्रको मिफारिश	नागरिकताको ग्रनिटिपि पाउ भनि दिएको निवेदनअनुमती फारम -आवश्यकता अनुभार मर्जिमन मुनुल्ला -दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो -पाहिजे लिएको नागरिकताको प्रमाणपत्रको फोटोकपीनापरिकरण।	निःशुल्क	वडा अध्यक्ष	
३.	अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको मिफारिश (तेगाली पुरुष मेंग विवाह भएकी विदेशी माहिलाको लागी)	-नागरिकताको मिफारिश पाउ भनि दिएको निवेदनअनुमती / (अनुमती ३)फारम -आवश्यकता अनुभार मर्जिमन मुनुल्ला -नेपाली नागरिकत्वमा भएको वैवाहिक मर्मवल्थ युल्लेप्रमाणपत्र/ -विदेशी नागरिकता त्यासे कारबाही चलाएको निम्नमा	निःशुल्क	प्रमाण पुरोको दिन	वडा अध्यक्ष
४.	अंगिकृत नेपाली	-नागरिकताको मिफारिश पाउ भनि दिएको निवेदनअनुमती /			





लालो सेवा शुल्क तथा दस्तर

लालो सम्पद

जिम्मेवार पदाधिकार

क.स. सेवा सुविधाका नाम

सेवा लिजे प्रक्रियाचाहिने कागजातहरु।

नागरिकताको  
प्रमाणपत्रको निराखिय  
(विदेशी नागरिकताको प्रमाणपत्रको निवाह गरेको नेपाली  
माहिलाबाट जन्मानको)

तेकमा।

(अनुसूची ७)फत्तनम  
आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

नेपालमा जन्म भए स्थायी वसावास गरेको खुल्ले बडाको  
निराखिय प्रमाणपत्र तेकमा।

- जन्म दत्ताइ प्रमाणपत्र वा नेपालको अस्पतालमा जन्मेको  
प्रमाणपत्र
- साम्यनिधत वडामा बायोबास गरेको प्रमाण घरधनीको प्रमाणित  
(गरेको कागज)
- ब्राह्मणको नागरिकताको आधारमा लिजे विदेशी मुलुकको  
नागरिकताको निरापेको निर्मा
- आमाको नेपाली नागरिकताको प्रतिलिपि

नाता प्रमाणित नेपाली

नाता प्रमाणित गरि पाउँ भनि निरापो निवेदन  
-आवश्यकता अनुभार मर्जिमित मूल्ला।

नाता कायम गर्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रको  
प्रतिलिपि(उमेर नपाकातो हक्कमा जन्मदर्ताको प्रमाणपत्र)  
-नाता कायम गर्न व्यक्तिहरुको हालमाले चिनको पासापोर्ट  
समझेको २५२ प्रति फोटो।

मृत्यु भएका व्यक्तिहरुको नाता प्रमाणित गर्ने प्रमाण प्रत्यक्षको  
मृत्युदनाको प्रमाणपत्र।

नाता प्रमाणित गर्न व्यक्तिहरुको विच नाता खुल्ले कागजातहरु

प्रमाण प्राप्तिको दिन

८२००

बडा अध्ययन

नाता प्रमाणित  
संग्रहीमा

८२००

प्रमाण प्राप्तिको दिन

बडा अध्ययन

-नाता प्रमाणित गरि पाउँ भनि दिएको निवेदन  
-आवश्यकता अनुभार मर्जिमित मूल्ला।  
-नाता कायम गर्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रको  
प्रतिलिपि(उमेर नपाकातो हक्कमा जन्मदर्ताको प्रमाणपत्र)  
-नाता कोर्यम गर्न व्यक्तिहरुको हालमाले चिनिएको पासापोर्ट



क.स. सेवा संविधाका नाम

सेवा लिखे प्रक्रियाचाहिने कागजातहरु/

लाये सेवा शुल्क तथा दस्तर

लाये समय

जिम्मेवार पदाधिकार

माइजनो २प्रति फोटो २/।

मृत्यु भाइका व्यक्तिमयको नाता प्रमाणित गर्ने प्रमाण मृतकको मूल्यदर्तार्को प्रमाणपत्र,

नाता प्रमाणित गर्ने व्यक्तिहरुका विच नाता बुल्ने कागजातको प्रतिलिपि,

चरजमानको निकारिष्ठ/ चरजमान निवेदन/

—चरणक्रिकृत माजमीन अनुमार मृत्युका,  
—चरणक्रिकृत माजमीन अनुमार मृत्युका विच  
—चरजमान धनिको/मृत्यु भई हकदार भएमा नाता प्रमाणित, मृत्यु दत्तोको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, नावालको हकमा जन्म दत्ताको

प्रमाणपत्र

अन्य आवश्यक लिखितका कागजातहरु

प्रमाण पुँगको दिन

बडा अद्याध

प्रमाण पुँगको दिन

बडा अद्याध

चरजमानको  
नामग्रन्थाका कागजम/

—चरजमान निकारिष्ठ गरि पाँड भनि दिएको निवेदन  
—आवश्यकता अनुमार माजमीन मृत्युका,  
—निवेदक तथा हकदारको नागरिकताको प्रमाणपत्रको  
फोटोक्रप्टो(तावालक्ष्मि हकमा जन्मदत्ताको प्रमाणपत्र)  
—मृतकको मृत्यु दत्तीको प्रमाणपत्रको प्रतिलिपि

प्रतिलिपि  
नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि  
—हकदालाको मन्त्रीमा (कार्यालयमा आई मनावत गर्नुपर्ने)  
—जगाधनी दत्तो प्रमाण पुँजिको प्रतिलिपि

—नाम संशोधनको मिकारिश गरि पाँड भनि दिएको निवेदन  
—आवश्यकताका आधारमा माजमीन मृत्युका  
—प्रमाणपत्र माइजको २ प्रतिलिपि

—नाम संशोधन गर्नुपर्ने दारपा युल्लं प्रमाणमया सम्बन्धित

प्रमाण पुँगको दिन

बडा अद्याध

मिकारिश

०



जिम्मेवार पदाधिकार

क्र.सं.

सेवा सुविधाका नाम

सेवा लिंगे प्रक्रियाचाहिने कागजातहरु/

लाघे सेवा शुल्क तथा दस्तुर

लाघे समय

क्र.सं.

सेवा लिंगे प्रक्रियाचाहिने कागजातहरु/

लाघे सेवा शुल्क तथा दस्तुर

लाघे समय

जिम्मेवार पदाधिकार

क्र.सं.

लाघे सेवा शुल्क तथा दस्तुर

लाघे समय

जिम्मेवार पदाधिकार

क्र.सं. जागतहरु  
सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-हालमाने विविधाको प्रमाणपत्र साहजको ० प्रति फोटो

१०. चारविल्ला प्रमाणित  
सिफारिश

-चारविल्ला सिफारिश गरि पाँउ भनि दिएको निवेदन  
आवश्यकताका आधारमा सर्जिमिनको मुनुल्ला  
-जग्ना धनि प्रमाणपत्रको प्रतिलिपि  
-जग्नाको किना खुलेका नापीवाट प्रमाणित ठेर्म नक्साको प्रतिलिपि

३ गोपनी नाममा रु ३०० र  
मो भन्दा माथि प्रतिरोपनी  
थप र रु ३५

५ कठा सम्मको २६०  
५ कठा देखि १० कठा ६००  
१० कठा दोखि १५ कठा ६००  
१५ कठा देखि १ विघा ८००

प्रमाण पुऱ्योको दिन  
वडा अध्यक्ष

प्रति सिफारिमा रु १०००  
प्रमाण पुऱ्योको दिन

वडा अध्यक्ष

११. घरवाटो सिफारिश

-घरवाटो सिफारिश गरिपाँउ भनि दिएको निवेदन/  
आवश्यकताका आधारमा सर्जिमिन मुनुल्ला  
-जग्नाधनी प्रमाणपत्रको प्रतिलिपि  
-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-जग्नाको किना खुलेको नापीवाट प्रमाणित नक्साका प्रतिलिपि

३ गोपनी नाममा रु ३०० र  
मो भन्दा माथि प्रतिरोपनी  
थप र रु ३५

५ कठा सम्मको २६०  
५ कठा देखि १० कठा ६००  
१० कठा दोखि १५ कठा ६००  
१५ कठा देखि १ विघा ८००

प्रमाण पुऱ्योको दिन  
वडा अध्यक्ष

१२. घरनेपानी जडान

मम्बन्ध

-घरनेपानी जडानको सिफारिश गरि पाँउ भनि दिएको निवेदन  
-आवश्यकताका आधारमा सर्जिमिन मुनुल्ला  
-नवधार्पनका प्रमाणपत्रको प्रतिलिपि  
-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-जग्नाधनी प्रमाणपत्रको प्रतिलिपि

३ गोपनी नाममा रु ३०० र  
मो भन्दा माथि प्रतिरोपनी  
थप र रु ३५

५ कठा सम्मको २६०  
५ कठा देखि १० कठा ६००  
१० कठा दोखि १५ कठा ६००  
१५ कठा देखि १ विघा ८००

प्रमाण पुऱ्योको दिन  
वडा अध्यक्ष

१३. विद्युत जडान मम्बन्ध

मिफारिश

-विद्युत जडान मम्बन्ध गरि पाँउ भनि दिएको निवेदन  
-आवश्यकताको आधारमा सर्जिमिन मुनुल्ला  
-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-नक्खापामको प्रमाणपत्रको प्रतिलिपि

३ गोपनी नाममा रु ३०० र  
मो भन्दा माथि प्रतिरोपनी  
थप र रु ३५

५ कठा सम्मको २६०  
५ कठा देखि १० कठा ६००  
१० कठा दोखि १५ कठा ६००  
१५ कठा देखि १ विघा ८००

प्रमाण पुऱ्योको दिन  
वडा अध्यक्ष

१४. विद्युत जडान मम्बन्ध

मिफारिश

-विद्युत जडान मम्बन्ध गरि पाँउ भनि दिएको निवेदन  
-आवश्यकताको आधारमा सर्जिमिन मुनुल्ला  
-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-नक्खापामको प्रमाणपत्रको प्रतिलिपि

३ गोपनी नाममा रु ३०० र  
मो भन्दा माथि प्रतिरोपनी  
थप र रु ३५

५ कठा सम्मको २६०  
५ कठा देखि १० कठा ६००  
१० कठा दोखि १५ कठा ६००  
१५ कठा देखि १ विघा ८००

प्रमाण पुऱ्योको दिन  
वडा अध्यक्ष

क्र.सं. सेवा सुविधाका नाम

सेवा लिये प्रक्रियाचाहिने कागजातहस्त

लाग्ये सेवा शुल्क तथा दस्तुर

लाग्ये समय

जिम्बेवार पदाधिकार

नार जमाको नालभूजाको प्रतिलिपि

रु ३००

प्रमाण पुणोको दिन

बडा अध्याध

१४. जग्याधनी प्रमाणपत्र  
पूजामा घर काय्रम  
निफारिश

जग्यामा घर जनाउने निफारिश गरिएपैर भनि दिएको निवेदन  
आवश्यकताको आधारमा मर्जिन मुचुल्का  
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
जग्याधनी प्रमाणपत्रजार्को प्रतिलिपि

१५. नवशा पामको प्रमाणपत्र या उक्त किनामा घर भाङको एकिन हुन  
कागजात

१६. जन्म मिति प्रमाणित  
सिफारिशदर्ता।

१६. जन्म मिति प्रमाणित गाइपैर भनि दिएको निवेदन  
आवश्यकताका आधारमा मर्जिन मुचुल्का  
नागरिकता प्रमाणपत्रको प्रतिलिपि या जन्म दर्ताको प्रमाणपत्रको  
प्रतिलिपि

१७. हालसाले खिचेको पासपोर्ट माड्जको २ प्रतिफोटो  
वारु आमाको नागरिकताको प्रतिलिपि

१८. मृत्यु प्रमाणितको  
सिफारिश दर्ता  
-मृत्यु प्रमाणितको सिफारिश गरिएपैर भनि दिएको निवेदन  
-अक्लिगत घटना दर्ता ऐन लागु हुनुभन्दा आगडीको मृत्यु प्रमाणित  
गर्नुपर्दा बढा सर्जीमिन मुचुल्का  
-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

नेपालिमा रु १५० र  
अंगेजीमा रु ८५०

प्रमाण पुणोको दिन

बडा अध्याध

१९. विवाह प्रमाणित  
निफारिश  
निवेदन  
-अवश्यकताका आधारमा मर्जिन मुचुल्का  
-पती पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि

रु १००

मोठे दिन

बडा अध्याध

२०. विवाह दर्ताको प्रमाणितको नालभूजाको गाइपैर भनि दिएको  
निफारिश  
-अवश्यकताका आधारमा मर्जिन मुचुल्का  
-पती पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
-विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि

रु १००

मोठे दिन

बडा अध्याध



क.स. सेवा सुविधाका नाम

सेवा लिसे प्रक्रियाचाहिने कागजातहरु

लाइ सेवा शुल्क तथा दस्तुर लाग्ये समय

जिमोवार पदाधिकार

१८. आविवाहित प्रमाणित  
सिफारिश

—आविवाहित प्रमाणित सिफारिश भनि हिंदूओ निवाह  
निवेदकको होलगाने विविचित्रको नोटो  
—आवश्यकताका आधारमा मार्जिना मार्जिना

रु १००

मोहि दिन

बडा अध्यात्म

१९. चर्मोचास प्रमाणित  
सिफारिश

—चर्मोचास प्रमाणितको गणिपाउँ दिएको निवेदन  
—आवश्यकताका आधारमा नर्जीमन मार्जिन

रु १००

मोहि दिन

बडा अध्यात्म

२०. सम्बन्ध विक्षेप गरि पाँउ निवेदन-प्रियोद्धवन  
पाँउ निवेदन

—सम्बन्ध विक्षेप गरि पाँउ निवेदन-प्रियोद्धवन  
—निवेदन पे प्रधान समझाई बुझाई दुवेप्रधलाई मेलमिलाए राख्न  
—मेलमिलाप गरि इन नसकोमात्राप भिन आप्ना नाम्भनमन्याप्त  
रायमालकित्तम जिल्ला अदालतमा प्रयात्तम

रु १००

मोहि दिन

बडा अध्यात्म

२१. चारिचिक प्रमाणपत्रको  
सिफारिश

—चारिचिक प्रमाणपत्रको सिफारिश गरिपाउँ भनि दिएको निवेदन  
—आवश्यकताका आधारमा मार्जिना मार्जिन  
—निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

रु १००

मोहि दिन

बडा अध्यात्म

२२. मन्त्रिया दत्ता नविकरण/  
सिफारिश

—मन्त्रिया दत्ता का लागि सिफारिश गरिपाउँ भनि दिएको निवेदन  
—दत्ता गर्ने सम्मानको विधान

रु १००

मोहि दिन

बडा अध्यात्म

—मन्त्रिया दत्ता का लागि सिफारिश गरिपाउँ भनि दिएको निवेदन  
—दत्ता गर्ने सम्मानको विधान  
—मन्त्रिया दत्ता का लागि सिफारिश गरिपाउँ भनि दिएको निवेदन  
—मन्त्रिया दत्ता का लागि सिफारिश गरिपाउँ भनि दिएको निवेदन  
—मन्त्रिया दत्ता का लागि सिफारिश गरिपाउँ भनि दिएको निवेदन

रु १००

मोहि दिन

बडा अध्यात्म



२४. जन्म दर्ता -जन्मको मुचना दिने अनुमति फारम भर्ने र मुचना फारम पुगाना  
परिवारको मुलीको भर्नपत्रले, मुलीको अनुपस्थितिमा उमर पुगाना  
जेठो व्यानिले

-बाबू अमा मचक्को नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
अप्यतावमा जन्मको टक्कमा अप्यतावाट उपलब्ध गराईपत्रो  
निम्ना

३५. दिन भित्र निःशुल्क र ३५  
दिन पश्चात र २००  
पश्चात र २००

मोहिं दिन  
बडा संविचयस्थानीय/  
पंजीकारिकारी

२५. विवाह दर्ता -विवाह दर्ता गराई पाँड मानि धीमान धीमती दुवै उपस्थित मे  
भरेको मुचना फारम

-आवश्यकता अनुमान भर्जिमिन मुचुल्ला  
श्रीमान श्रीमती दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
श्रीमान श्रीमती दुवैको १ प्रति सि १/पिमाईजिङ्गो फोटो  
श्रीमतीको माइनी तर्फको बाबू अमाका/नागरिकताको  
प्रमाणपत्रको प्रतिलिपि

३५ दिन भित्र निःशुल्क र ३५  
दिन पश्चात र २००

मोहिं दिन  
बडा संविचयस्थानीय/  
पंजीकारिकारी

२६. मानवनथ विल्केको दर्ता -विवरण भेरेको मानवनथ विल्केदेको मुचना फारम(पती वा पत्रीले)  
मानवनथ विल्केको मानवनथमा अदालतवाट भएको निर्णयको  
प्रतिलिपि  
-मूरुकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३५ दिन भित्र निःशुल्क र ३५  
दिन

पश्चात र ७५

मोहिं दिन

बडा संविचयस्थानीय/  
पंजीकारिकारी

२७. वर्माई मर्गाई दर्ता -कवरमाई मरि जानेको टक्कमा  
परिवारको मुलिले भरेको वर्माई मर्गाईको मुचना फाराम  
आवश्यकताको आधारमा भर्जिमिन मुचुल्ला

आल्टरिक र २००  
वार्षा र ५००

मोहिं दिन

बडा संविचयस्थानीय/  
पंजीकारिकारी

-वर्माईमरि जाने व्यक्तिहनको नागरिकता प्रमाणपत्र-जन्मदर्ता  
प्रमाणपत्र



क्र.सं.	सेवा सुविधाका नाम	सेवा लिंगे प्रक्रियाचाहिने कागजातहरा/-	लागे सेवा शुल्क तथा दस्तुर	लागे समय	जिम्मेवार पदाधिकार
२३.	चात्रवृत्ति निकारिश	प्रतिलिपि	न.३५८८	गोहि दिन	बडा अध्यात्म
	- छात्रवृत्ति निकारिश गरिपाउँ भनि दिएको निवेदन - विद्यालयविद्याविद्यालयमा अध्ययन गरेको प्रमाणपत्रको / प्रतिलिपि - जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकनाको प्रमाणपत्रको प्रतिलिपि - वसाई मराई गरि आएको हक्मा वसाई मराइको प्रमाणपत्रको प्रतिलिपि	- एकल महिनोको पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि			
२४.	विद्यालय दर्ता निकारिश निजी स्थानको	विद्यालय दर्ता गरिपाउँ भनि दिएको निवेदन - प्रचलित बान्दून वर्मांजिम नेपाल मराईका निकारियका दर्ता गर्नको प्रमाणपत्रको प्रतिलिपि - दर्ता गरिपाउँ भनि निवेदन दिस अनिको नापिकताको प्रमाणपत्रको प्रतिलिपि - विद्यालय रहेन खान खुलेको विवरण नियम - विद्यालयको वित्तियम र अवास्थापन नामितिको निर्णयको प्रतिलिपि	प्रा.वि. को र १५००. नि.मा वि. को र १५०० मा.वि. को र ३००० उच्चावि. को र ५०००	गोहि दिन	प्रमुख प्रधानमन्त्री आधिकृतनिधिशा शास्त्रा/ विद्या
२५.	उद्योग स्थापना नामसारि र/ निकारिश ठोउनार्गि	मात्र विद्यालय दर्ता ल्य / राजस्व / शास्त्र बडा अध्यात्म दर्ता ल्य / राजस्व / शास्त्र	२५००	गोहि दिन	मात्र विद्यालय दर्ता ल्य / राजस्व / शास्त्र
२६.	हिलर निकारिश	मात्र विद्यालय कम्पनीको र ५०० र	मोहि दिन	बडा अध्यात्म दर्ता ल्य / राजस्व / शास्त्र	

क्र.सं.

सेवा सुविधाका नाम

सेवा लिंगे प्रक्रियाचाहिने कागजातहरु

लाग्ने सेवा शुल्क तथा दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकार

अन्यको

हिन्दूमिप मिफारिश गरिपाउँ भनि निवेदन दिनको

नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

नागरपालिकामा अववाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

रु. ५०

परजग्नात्मक गम्भानि /  
मुख्यवैन चिपारिशमध्यवित्त व्यक्तिको निवेदन  
आवश्यकताको आधारमा सर्जिमिन मुचल्ला  
अन्तर्म सम्पानि मुख्यवैन गराउन यसे व्यक्तिको नापरिकताकोप्रमाणपत्र  
सम्पानि मुख्यवैन गर्ने यसे नापरिकताको नाममा गरेको सम्पानि को  
विवरण युल्ले जागजातहरुको प्रतीलिपिआर्थिक रान अनुमार  
मोहे दिनगोहे दिन  
बडा अध्ययन

बडा अध्ययन

३५.

हैमियनाय प्रमाणित /  
सिफारिशमध्यवित्त व्यक्तिको निवेदन  
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
आय आर्जन हुने सम्पानिको विवरण युल्ले प्रमाणहरुप्रति अजार रु ५० पेसा  
विद्यार्थीको हस्तमा छुट २५  
प्रतिशत

३६.

सवारी दर्ताको  
निपारिशमध्यवित्त अर्थात् वा अववायीक निवेदन  
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  
सवारी दर्ताको प्रमाणपत्रको प्रतिलिपिआर्थिक रान अनुमार  
मोहे दिन

३०.

अववाय दर्ता

अववाय दर्ता गरिपाउँ भनि दिएको निवेदन  
अववायीको नागरिकताको प्रकाणपत्रको प्रतिलिपि  
गेर नेपालीको हक्कमा वतन युल्ले कागजातहरु१ लाख सम्म २००.  
२ लाख दोखि ३ लाख सम्म

३०.

हालमाले खिचिचान्तो पासपोर्ट माइक्रो २ प्रति फोटो  
चालु आर्थिक वर्षमा नागरपालिकामा कानून अनुमार तिर्नुपर्ने पर  
बहाल कर. अववाय कर र जमाको तिरो तिरेको गमिदतिम्मा /  
चालु आर्थिक वर्षमा नागरपालिकामा  
कानून वर्मोजिम तिर्नुपर्ने पर बहाल कर. अववाय कर र जमाको  
तिरो तिरेको गमिदतिम्मा३ लाख दोखि ४ लाख सम्म  
४ लाख दोखि ५ लाख सम्म

३५.

मोहे दिन

बडा अध्ययन

बडा अध्ययन

३६.

मोहे दिन

बडा अध्ययन

३०.



क्र.मा. सेवा सुविधाका नाम

सेवा लिने प्रक्रियाचाहिने कागजातहरू

लाये सेवा शुल्क तथा दस्तूर लाये समय

जिम्मेवार पदाधिकार

४०.

योजना सझौता  
नगरपालिकायोजना /  
समझौताको सिफारिश

-योजना सझौता गरिपाउँ भनि दिएको निवेदन  
-उपभोक्ता समिति गठनका लागि भएकोभेलामा निर्णयको  
प्रतिलिपि  
-उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको  
प्रमाणपत्रको फोटोकपी

नःशुल्क

मोहि दिन

प्रमुख प्रशासकीय  
अधिकृत

-योजना को लागत अनुमानप्रस्तापनाको प्रतिवेदन।

४१. बरको नक्षा पाय

-बरनिङ्गा विल वा अन्तिम विल मुकानी पाटे भनि दिएको निवेदन  
-प्राविधिक मूल्योंकन्ते प्रतिवेदन  
-आयोजना सम्पर्क भएको मार्गजिकाकरण गरेको भेलाको  
उपस्थित

नःशुल्क

मोहि दिन

प्रमुख प्रशासकीय  
अधिकृतलेखा थाला /

४२. नक्षा मार्गाधार

-बर नक्षामार्ग गरिपाउँ भनि दिएको निवेदन  
-सम्बन्धित अन्तिमको नागरिकताको प्रतिलिपि  
-बर निमार्गको लागि नगरपालिकावाट विषयको अनुमति  
-जम्माको जम्माधारी नैमाणपत्र. टोम नक्षा  
-तोकिएको हाँचा र मापदण्ड अनुमार तयार गरिएको बर नक्षा २  
प्रति

आर्थिक एन अनुमार

नियमअनुमारको  
प्रक्रिया पुरा गरि  
नक्षा पेश भएको  
हित

प्रमुख प्रशासकीय  
अधिकृत

४३. नक्षा मार्गाधार

-नक्षा मार्गाधार गरि पाउँ भनि नक्षाधार गर्नु पर्नाको चारण उल्लेख  
गरि दिएको निवेदन  
-स्वीकृत नक्षाको प्रमाणपत्र

आर्थिक एन अनुमार

नियमअनुमारको  
प्रक्रिया पुरा गरि  
नक्षा पेश भएको  
हित

प्रमुख प्रशासकीय  
अधिकृत



क्र.सं.	सेवा सुविधाका नाम	सेवा लिजे प्रक्रियाचाहिने कागजातहेल	लागे सेवा शुल्क तथा इस्तुर	जिम्मेवार पदाधिकार
		निःशुल्क	निःशुल्क	प्रमुख प्रशासकीय
४६.	अपाइया परिचय पत्र विनरण	-निवेदन/बडावाट प्राप्त गर्ने मिकेनो/कोयालीय -स्वास्थ्य सेवाको सिफारिम -बडा कार्यालयबाट सिफारिस -हुई प्रति फोटो	-निवेदन/बडावाट प्राप्त गर्ने मिकेनो/कोयालीय -स्वास्थ्य सेवाको सिफारिम -बडा कार्यालयबाट सिफारिस -हुई प्रति फोटो	प्रमुख प्रशासकीय अधिकृत/ माहिला तथा चालधालका विवास शाखा
४७.	घ. वर्षाको उड्का ईजाजत दिने	-सम्बन्धित व्यक्तिको माग निवेदन -सम्पादनी दर्ताको प्रमाणपत्रको आवायाप्रती -मौतिक, प्राविधिक, मापदण्ड पुरा भागरको कागजात/ -स्थनर्मी लेखा नम्बरको आवायाप्रती	-सम्बन्धित व्यक्तिको माग निवेदन -प्रमुख पुगेमा माहिलिन विनरण गरिने	प्रमुख प्रशासकीय अधिकृत/ माहिला तथा चालधालका विवास शाखा
४८.	वजापन नथा सुचनाको भुतानी	-सम्बन्धित व्यक्तिसम्बन्धाको माग निवेदन/ -नगरपालिकावाट विजापन आप्रप्रशारण गर्ने दिएको अनुमति / आहेग पत्र -विजापन द्योपेको पुनर्नव वा पत्रिका -विन भार्डि	आर्थिक पन अनुमार माहिलिन प्रमुख प्रशासकीय आधिकृतलेखा शाखा/व्य/ राजस्वदर्ता शाखा व्य/	प्रमुख प्रशासकीय अधिकृत/ माहिला तथा चालधालका विवास शाखा

## ५..कार्यालयबाट प्रदान गरिने सेवा :



### ❖ नगरपालिकाबाट प्रदान गरिने सेवाहरु :

- संस्था दर्ता
  - चिठी पत्र दर्ता
  - चिठी पत्र चलानी
  - उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको निकासा, भुक्तानी
  - ठेक्का पट्टाबाट भएको निर्माण कार्यको रनिझ बिल भुक्तानी
  - बैक खाता खोल्ने सिफारिस ।
  - बैक खाता बन्द गर्ने सिफारिस ।
  - धरौटी जम्मा गराउने, धरौटी फिर्ता लिने ।
  - सडक बत्ती जडान / विस्तार ।
  - घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास ।
  - योजना सम्झौता ।
  - योजना फरफारक ।
  - घर मूल्याकन ।
  - पेशा, व्यवसाय, फार्म, संस्था दर्ता ।
  - व्यवसाय दर्ता लगत कट्टा ।
  - विद्यालय स्वीकृतको सिफारिस ।
  - कृषक समूह गठन, नविकरण ।
  - कृषि मिटरको सिफारिस ।
  - मलखाद इजाजत पत्र नविकरण ।
  - अपांग परिचय पत्र बनाउने ।
  - आगलागि नियन्त्रण (दमकल) सेवा ।
  - विपद व्यवस्थापन सेवा ।
  - सूचना संकलन, अध्यावधिक, प्रसारण तथा व्यवस्थापन ।
- ❖ वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु
- नाता प्रमाणित ।
  - जग्गा नामसारी ।
  - नाम, थर संशोधन सिफारिस ।
  - छुट जग्गा दर्ता सिफारिस ।
  - नेपाली नागरिकताको सिफारिस ।
  - हक्कभोगको सिफारिस ।
  - विभिन्न उद्योग सञ्चालनको सिफारिस ।
  - मोहीनामसारी तथा लगत कट्टा सिफारिस ।
  - साधारण विविध सिफारिस ।
  - व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, वसाईसराई, सम्बन्ध विच्छेद) ।
  - धारा, विधुत, टेलिफोन जडान सिफारिस ।
  - घर बाटो छ/छैन सिफारिस ।
  - घर निर्माण प्रयोजनको लागि सालकाठको सिफारिस ।



➤ रुख कटान सिफारिस ।

#### ६. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

##### ❖ कार्यालय प्रमुख कक्ष : प्रमुख प्रशासकीय अधिकृत

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने ।
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने ।
- प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांन गर्ने, गराउने ।
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा वेरुजु फर्छ्यौट गर्ने, गराउने ।
- आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने ।
- नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने । गराउने ।
- प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने ।
- न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने ।
- नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने ।
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने ।
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

##### ❖ प्रशासन शाखा : राजेश कुमार मिश्र

- कर्मचारी व्यवस्थापन ।
- कार्यालयका सेवा प्रवाहको व्यवस्थापन ।
- कर्मचारी हाजिरी, सरुवा, बढुवा, नियुक्ती, रमाना, भर्ना तथा म्याद थप सम्बन्धी ।
- कर्मचारी बैठक, कार्यपालिका बैठक तथा अन्य बैठक व्यवस्थापन ।
- प्रशासनिक सम्पूर्ण कामकाज ।

##### ❖ आर्थिक प्रशासन शाखा : मनिश पाण्डे

- नगरपालिकाको राजस्व, धरौटी, विनियोजन, लेखांकन गरी वित्तीय लागत तयार गर्ने ।
- नगरपालिकाको संचितकोष लगायत अन्य कोषको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको सरकारी खाता संचालन व्यवस्थापन गर्ने ।
- बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग गर्ने ।
- आय व्ययको हिसाब किताव रीतपूर्वक राख्ने, प्रतिवेदन गर्ने ।
- आन्तरिक लेखा. परिक्षण अन्तिम लेखा. परिक्षण गराई कायम भएका वेरुजुको लगत राख्ने, फर्छ्यौट गर्ने गराउने ।
- आवश्यकता अनुसार योजना तथा कार्यक्रमहरूको अनुगमनमा सहयोग गर्ने ।
- अधिकार प्राप्त अधिकारीले सुम्पेको अर्थिक कारोबार सम्बन्धी कार्यगर्ने नीजलाई राय सल्लाह दिने ।
- संघ, स्थानिय तहको वार्षिक बजेट निकासा र खर्चको प्रतिवेदन तयार गर्ने, सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने ।



### ❖ शिक्षा, युवा तथा खेलकुद शाखा : बलराम पन्थी

- विद्यालय अनुगमन एवं सुपरिवेक्षण ।
- तलव भत्ता ( शिक्षक तथा कर्मचारी ) निकासा ।
- नगरस्तरीय परीक्षा सञ्चालन एवं व्यवस्थापन ।
- विद्यालयको कक्षा थप अनुमति ।
- शैक्षिक तथ्याङ्क अध्यावधिक -IEMIS \_ सम्बन्धि कार्य ।
- विद्यालय व्यवस्थापन समिति गठन एवं शिक्षक नियुक्ति ।
- स्थानिय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिम शिक्षा संग सम्बन्धित कार्यहरु ।

### ❖ स्वास्थ्य शाखा : शंकर भट्टराई

- DHISबाट डाटा इन्टी गर्ने ।
- ELMISबाट औषधी तथा स्वास्थ्य सामाग्रीहरुको स्वास्थ्य संस्थाहरुमा आपूर्ती गर्ने ।
- COVID-19को antigenपरिक्षण को दायरा बढाउन विभिन्न तालिम तथा गोष्ठीहरु सञ्चालन गर्ने ।
- नेपाल सरकार बाट वार्षिक रूपमा तोकेको कार्यक्रमहरु सञ्चालन गर्ने जस्तै हाती पाइले रोग नियन्त्रण अभियान ।
- नियमित खोप सञ्चालनको अनुगमन तथा रिपोर्टिङ गर्ने ।
- सुरक्षीत मातृत्व कार्यक्रमको तालिम सञ्चालन गर्ने ।
- एकीकृत वालरोग व्यवस्थापनको तालिम सञ्चालन तथा onsite coaching गर्ने ।
- भिटामीन ए कार्यक्रम वर्षको २ पटक सञ्चालन गर्ने ।
- महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धवार्षिक समिक्षा तथा वार्षिक समिक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- स्वास्थ्य संस्थाहरुको अनुगमन तथा नियमित परिवार नियोजनका साधनहरुको पर्याप्त मात्रामा उपलब्धताका व्यवस्थापन गर्ने ।
- क्षयरोगका विरामी पत्ता लगाउने र माइकोस्कोपीक अकड सञ्चालन गर्ने ।
- कुष्टरोगका विरामी पत्ता लगाउनलाई छाला रोग शिविर सञ्चालन गर्ने ।
- आखा, नाक, कान, घटी र मुखका विरामी पत्ता लगाउन ।
- खोप कार्यक्रमलाई निरन्तरता कायम राखी दिगोपनको लागी विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
- covid 19 को खोप शेसन सञ्चालन तथा अनुगमन गर्ने ।
- पोषणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
- नियमीत बृद्धि अनुगमनको बारे जनचेतना फैलाउने कार्यक्रम गर्ने ।
- आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने ।
- नेपाल सरकारले तोकेका कार्यक्रम गर्ने तथा स्थानीय तहले लक्ष्य तोकेर राखेका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
- विपन्न नागरिक विधेयक अनुसार नेपाल सरकारले छुट्टाएको ७ वटा रोगको छुट को लागि सिफरीस गर्ने ।

### ❖ भवन तथा बस्ती विकास उपशाखा : ई.विनय कुमार गुप्ता

- जग्गा रेखाङ्कन सो को मुचुल्का ।
- बाटो प्रमाणीतको प्रतिवेदन ।
- न्यायिक समितिमा पर्ने जग्गा सम्बन्धि निवेदन सो को प्रतिवेदन ।
- सर्जिमिन मुचुल्का ।
- घर नक्सा पास/नियमित/ नामसारी ।
- सम्पूर्ण भवनको फिल्ड सुपरिवेक्षण ।



#### ❖ सामाजिक विकास शाखा : ई प्रदीप कुमार चौधरी

- सीपमूलक तालिमहरु सञ्चालन गर्ने ।
- जनचेतनामूलक तालिमहरु सञ्चालन गर्ने ।
- सञ्चार क्षेत्र सम्बन्धी कार्यक्रम गर्ने ।
- खेलकुद कार्यक्रम सञ्चालन गर्ने ।
- बालमैत्री कार्यक्रमको समन्वय तथा सहजीकरण गर्ने ।
- लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्य गर्ने ।
- गैर सरकारी संघ संस्थाको दर्ता तथा नविकरणको सिफारिस एवम् कार्यक्रम सञ्चालनको लागि स्वीकृति ।

#### ❖ जिन्सी शाखा : राजेश कुमार मिश्र

- मालसमान खरिद तथा दाखिला गर्ने ।
- सार्वजनिक सम्पत्तिको लगत राख्ने ।
- सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्ने ।
- खर्च निकासा तथा हस्तानान्तरण ।
- कार्यालय व्यवस्थापनको लागि आवश्यक सम्पूर्ण कामकाजको व्यवस्थापन ।

#### ❖ पशु सेवा शाखा : असर्फी प्रसाद यादव

- पशुपंक्षी उपचार ।
- कृत्रिम गर्भाधान सेवा ।
- बच्याकरण सेवा ।
- खोप सेवा ।
- फार्म दर्ता / नविकरण/ समुह दर्ता नविकरण
- परामर्श सेवा

#### ❖ कृषि विकास शाखा : सुदिप प्रसाद मौर्य

- कृषक समुह दर्ता तथा नवीकरण
- मलखाद विक्रेता प्रमाण पत्र नवीकरण तथा सिफारिस
- कृषि विद्युत भीटर सिफारिस
- कृषि सम्बन्धी प्राविधिक सेवा तथा सर सल्लाह
- कृषि सम्बन्धी कार्यक्रम सञ्चालन
- कृषि सम्बन्धी अन्य सिफारिसहरु
- कृषि सम्बन्धी वित्त विजन वितरण

#### ❖ सूचना प्रविधि शाखा : कामेश्वर प्रसाद दुबे

- नगरपालिकाको बेवसाइट, फेसबुक पेज अपडेट ।
- कार्यालयको इमेल व्यवस्थापन ।
- नगरपालिकामा डिजिटल प्रविधिको प्रयोगमा सहयोग ।
- सूचना, बजेट, योजना, दस्तावेज, ऐन कानून, कार्यविधि बेवसाइटमा अपडेट गर्ने ।
- जनप्रतिनिधि तथा कर्मचारी विवरण अपडेट ।
- माग बमोजिमको सूचना उपलब्ध गराउने ।
- ऐन कानून, कार्यविधि निर्माणमा सहयोग ।



- कार्यपालिका बैठक व्यवस्थापन ।
- बैठकका निर्णयहरु लेखो ।
- नगरपालिका तथा वडा कार्यालय बिच डिजिटल प्रविधि मार्फत सूचना, चिठीपत्र अदान प्रदान गर्ने ।
- विभिन्न मन्त्रालयहरु द्वार मार्ग भए बमोजिमको विवरण उपलब्ध गराउने ।
- कार्यालयले प्रदान गरेको अन्य जिम्मेवारी पुरा गर्ने ।

#### ❖ रोजगार सेवा केन्द्र : ईश्वरी प्रसाद पौडेल

- वेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन ।
- वेरोजगार व्यक्तिहरुको तथ्यांक रोजगार व्यवास्थापान सूचना प्रणालीमा प्रविष्ट ।
- सूचिकृत वेरोजगारहरुलाई प्रथामिकता क्रमका आधारमा काममा खटाउने ।
- सुरक्षित वैदेशिक रोजगारी सम्बन्ध अभिमुखीकरण गर्ने ।
- रोजगारी मूलक तालिम संचालन ।
- योजना बैंक तयार गर्ने । कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ।

#### ❖ राजस्व शाखा : ईश्वरी प्रसाद पौडेल

- नगदी तथा एकीकृत सम्पत्ति कर बुझने ।
- आन्तरिक राजस्व संकलन गर्ने कर मैत्री वातावरण बनाउने ।
- व्यवसाय नविकरण/ दर्ता / इजाजत तथा आवश्यक सिफारिस गर्ने गराउने ।
- ठेक्का नविकरण तथा व्यवसाय दर्ता नविकरण ।
- नगरपालिका, वडा, ठेक्का तथा अन्य सेवा शुल्क बाट प्राप्त आम्दनीको विवरण तयार गर्ने गराउने ।

#### ❖ सामाजिक सुरक्षा तथा पन्जिकरण उप-शाखा : राजू रैदास

- नविकरण १ देखि १२ वडा सम्म गर्ने ।
- सा. सु. भत्ता नया फारम इन्ट्री १ देखि १२ वडा सम्म गर्ने । (नियमित)
- सा. सु. र व्यक्तिगत घटना दर्ता गुनासो सुनावई गर्ने । (नियमित)
- बैंकिङ मार्फत सा. सु. भत्ता निकासा र रिभर्स फिड डउनलोड र फरवर्ड फिड अपलोड गर्ने । (त्रैमासिक)
- सा. सु. अद्यवधिक गर्ने । (१ देखि १२ वडा नियमित )
- सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता अनलाइन गर्ने ।
- जन प्रतिनिधिहरुलाई अभिमुखीकरण कर्याक्रम र वडाका कर्मचारीहरुलाई तालिम दिने ।
- मृत्यु भएका लाभग्राहीहरुको लगतकटा गरी वडा कार्यालयबाट भुक्तानीको लागी सफिरिस साथ सम्बन्धीत सेवाप्रदायक समक्ष पठाइन्छ ।
- मासिक तथा त्रैमासिक व्यक्ति घटना दर्ता प्रगति विवरण सर्वजनिक गर्ने ।
- समय समयमा वडा कार्यालयहरुमा अनुगमन गर्ने ।

#### ❖ महिला तथा वालबालिका शाखा : थुमा उपाध्याय

- अपांगता परिचयपत्र मसिक रूपमा वितारण गर्ने ।
- ज्येष्ठ नगरिक परिचयपत्र वितारण गर्ने ।
- महिला सहकारी संस्थाले गठन गरेका समूह समितिलाई अनुशिक्षण तालिम दिने ।
- सासु वुहारी विच अन्तरक्रिया ।



- लैंगिक हिंसा निवारण कोष निर्माण गर्ने ।
- हिंसामा परेकालाई रहत वितारण गर्ने ।

❖ **खानेपानी तथा सरसफाई शाखा -wash\_ : ई.प्रदिप कुमार चौधरी**

- खानेपानीको लागि हैन्ड पम्प जडान ।
  - सरसफाई सम्बन्धि बिभिन्न सचेतना मूलक कार्यक्रम ।
- ❖ **प्राविधिक शाखा : ई.प्रदिप कुमार चौधरी**
- योजनाहरुको लागत ईस्टिमेट तयार गर्ने ।
  - योजनाहरुको प्रविधि मुल्यांकन तयार गर्ने ।
  - योजनाहरुको सुपरिवेक्षण गर्ने ।
  - योजना हरुको अनुगमन गर्ने ।

७.. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाबाट गरिने प्रशासनिक निर्णयहरु नगरसभा, कार्यपालिका बैठक, तोक आदेश, टिप्पणी आदेश, नगर प्रमुखको प्रस्ताव बमोजिम प्रमुख प्रशासकीय अधिकृतबाट वा अधिकार प्रत्यायोजन भए अनुसारका नि. प्रमुख प्रशासकीय अधिकृत वा अधिकृतहरुबाट हुने गर्दछ ।

८.. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाको उजुरी सुन्ने कार्य कानूनमा तोकिएको भए सोही अनुसार र नतोकिएको भए, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा गरिन्छ ।
- ❖ कानून बमोजिम मुद्दामा भएको फैसला उपर पुनरावेदन कपिलवस्तु जिल्ला अदालत कपिलवस्तुमा गरिन्छ ।

९. सम्पादन गरेको कामको विवरण :

मिति २०८२ वैशाख १ गते देखि २०८२ असार मसान्त सम्मको शाखा गत प्रगति विवरण

- ❖ नगदी रसिद- ८५३५
- ❖ एकीकृत सम्पति कर रसिद- ४८१
- ❖ फार्म दर्ता - ० वटा
- ❖ व्यवसाय नविकरण - १५ वटा
- ❖ व्यवसाय दर्ता - २३ वटा
- ❖ लगत कट्टा व्यवसाय - १३ वटा
- ❖ अपांगता परिचयपत्र वितरण - १२ जना
- ❖ अपांग समन्वय समितिको बैठक - २ पटक
- ❖ न्यायिक समितिको बैठक - ३० पटक
- ❖ ज्येष्ठ नगरिक परिचयपत्र वितरण - १ जना
- ❖ भवन निर्माण स्थायी इजाजत पत्र - ४ जना
- ❖ भवन निर्माण अस्थायी इजाजत पत्र- १ जना
- ❖ घर नक्सा दर्ता फाईल - ६ जना
- ❖ निर्माण कार्य रोक्का गर्ने निवेदन - १वटा



- ❖ नापी गर्ने सम्बन्धी निवेदन - २० वटा
- ❖ उपभोक्ता समितिसंग योजना सम्झौता - ५० वटा
- ❖ ठेक्का बन्दोवस्तु गरेको योजना संख्या - ० वटा
- ❖ **quotation** मार्फत योजनाको संख्या- १५ वटा
- ❖ जन्म दर्ता - ४४९ वटा
- ❖ मृत्यु दर्ता - १३३ वटा
- ❖ विवाह दर्ता - १६१ वटा
- ❖ सम्बन्ध विच्छेद -१ वटा
- ❖ बसाई सराई दर्ता - ४२ वटा
- ❖ सूचना प्रकाशित - १० वटा
- ❖ माग बमोजिमको सूचना उपलब्ध गराएको - लिखित - २ , मौखिक - ५०
- ❖ अन्य शाखाहरुबाट सम्पादन हुने नियमित कार्यहरु निरन्तर सम्पादन गर्ने/गराउने भइ रहको ।

#### १०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद, सम्पर्क नं.:

- ❖ खेमराज देवकोटा - प्रमुख प्रशासकीय अधिकृत - ९८५७०८५९९९
- ❖ सूचना अधिकारी : कामेश्वर प्रसाद दुबे - सूचना प्रविधि अधिकृत - ९८५७०५५८४६

#### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

१. विपद जोखिम न्यूनीकरण नगरस्तरीय नीति, २०७८
२. नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७८
३. कृष्णनगर नगरपालिकाको कार्यसंचालन निर्देशिका, २०७८
४. खर्चको मापदण्ड सम्बन्धी निर्णय तथा कार्यविधि २०७८
५. अन्तरिक लेखा परीक्षण कार्यविधि निर्देशिका २०७८-
६. कृष्णनगर नगरपालिकाको आर्थिक अनुशासन तथा आन्तरिक लेखापरीक्षण गर्ने कार्यविधि ( नियमित गर्ने ऐन, २०७८ )
७. कृष्णनगर नगरपालिका न्यायिक समितिको मेलमिलाप सम्बन्धी कार्यविधि, २०७८
८. मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०७८
९. कृष्णनगर नगरपालिका न्यायिक कार्यविधि सम्बन्धी ऐन, २०७८
१०. कृष्णनगर नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि २०७८
११. कृष्णनगर नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य संचालन कार्यविधि २०७८
१२. कृष्णनगर नगरपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्य संचालन कार्यविधि, २०७८
१३. भवन निर्माण सम्बन्धी मार्गदर्शन
१४. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४
१५. स्थानीय तह सहकारी ऐन २०७५



१६. कृष्णनगर नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५
१७. कृष्णनगर नगर पालिका फोहरमैला व्यवस्थापन कार्यविधि २०७५
१८. कृष्णनगर टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५
१९. कृष्णनगर स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५
२०. कृष्णनगर स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
२१. कृष्णनगर नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५
२२. कृष्णनगर एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७४
२३. स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५
२४. कृष्णनगर नगर कार्यपालिकायको बैठक संचालन कार्यविधि, २०७४
२५. नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४
२६. नगर सभा सञ्चालन कार्यविधि, २०७४
२७. कृष्णनगर नगरपालिकाको सहकारी विधेयक २०७९
२८. कृष्णनगर नगरपालिकाको स्वास्थ्य विधेयक २०७९
२९. कृष्णनगर नगरपालिकाका पदाधिकारीको आचार संहिता २०७९
३०. कृष्णनगर नगर शिक्षा ऐन, २०७९
३१. करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९
३२. स्वयं सेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९
३३. विषयगत समिति (कार्यसंचालन) कार्यविधि २०७९
३४. परम्परागत उपचारको सूचीकरण मापदण्ड २०७९
३५. बाल विवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना २०७९
३६. बाल अधिकार समिति संचालन सम्बन्धि निर्देशिका २०७९
३७. विद्यालय तथा परिवार भित्र बालबालिका अनुशासन कायम गर्न सकारात्मक उपाय अवलम्बन गर्ने निर्देशिका २०७९
३८. बाल बालिकामाथि हुने हिसाका घटनाको अनिवार्य रिपोर्टिंग सम्बन्धि निर्देशिका २०७९
३९. बाल विवाह अन्त्यका लागि १० वर्षे रणनीति तथा कार्ययोजना २०७८-२०८८
४०. कृष्णनगर नगरपालिकाको प्राइभेट फर्म दर्ता कार्यविधि २०७९
४१. कृष्णनगर नगरपालिका पदाधिकारीहरूको आचारसंहिता, २०७९
४२. जस्ता पाता वितरण सम्बन्धि कार्यविधि २०८०
४३. सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका २०८०
४४. स्थानीय तहका लागि 'खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (WASH MIS) मार्गदर्शन २०८०
४५. खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०
४६. खुल्ला दिसामुक्त अवस्थाको दिगोपन सम्बन्धी कार्यविधि २०८०
४७. स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि २०८०



४८. हात स्वच्छता सम्बन्धी कार्यविधि २०८०
४९. विद्यालय सहयोगी तथा कार्यालय सहायक सम्बन्धी कार्यविधि २०८१
५०. बालविकास सहयोगी कार्यकर्ता व्यवस्थापन कार्यविधि २०८१
५१. पुस्तकालय सहायक कर्मचारी अनुदान तथा व्यवस्थापकीय खर्च संचालन कार्यविधि २०८१
५२. कम्प्युटर शिक्षक व्यवस्थापन अनुदान खर्च संचालन कार्यविधि २०८१
५३. कृष्णनगर नगरपालिकामा निर्माण गरिएका पुराना भवनहरूको अभिलेख व्यवस्थापन सम्बन्धी  
निर्देशिका, २०८० (पहिलो संशोधन)
५४. कृष्णनगर नगरपालिकाको संस्था दर्ता ऐन २०८१

#### १२. आम्दनी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण :

❖ मिति २०८२ वैशाख १ गते देखि २०८२ असार मसान्त सम्मको आम्दनी, खर्च विवरण ।

##### ➤ शिर्षकगत राजस्व आय संकलन विवरण

- एकिकृत सम्पत्ति कर -रु ५,७२,६२० /-
- भुमिकर/मालपोत -रु ६२,६९,५८५/-
- घरबहाल कर -रु २,५४,३८३/-
- व्यवसाय कर - रु ४,७०,०५० /-
- सिफारिस दस्तुर -रु ५,८६,८४९/-
- अन्य दस्तुर सेवा शुल्क -रु ३४,४०,९५६/-
- कुल राजस्व संकलन -रु १,२५,९४,३९९/-

#### १३. तोकिए बमोजिमका अन्य विवरण :

❖ कार्यपालिका बैठक संख्या : ५

❖ नगरसभा बैठक संख्या : १

❖ ऐन, नियम, नियमावलीले तोके बमोजिमको अन्य कार्यहरु निरन्तर भई रहेको जानकारी गराइन्छ ।

तरीक गर्ने

(सूचना अधिकारी)

सूचना अधिकारी

प्रमोद गर्ने

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत